



لِكُلِّ نَبِيٍّ عَدُوٌّ اَمِنَ الْمُجْرِمِينَ ۝ وَكَفَىٰ بِرَبِّكَ هَادِيًا وَ

ہر نبی کا دشمن، مجرموں سے۔ اور تمہارا رب کافی ہدایت و نوسرت

نَصِيرًا ۝ وَقَالَ الَّذِينَ كَفَرُوا لَوْلَا نُزِّلَ عَلَيْهِ الْقُرْآنُ جُمْلَةً

کرنے والا ہے (۳۱) اور بولے کافر، “کی کئی نہ لہجہ دیا گیا ہے نہ کر ان پر کورآن یکبارگی۔”

وَاحِدَةً ۚ كَذَلِكَ لِنُثَبِّتَ بِهِ فُؤَادَكَ وَرَتَّلْنَاهُ تَرْتِيلًا ۝ وَ

ایسا یوں ہے، تاکہ تم میں مضبوط بنائے تمہارے دھڑکے، اور تم نے اس کا پڑنا ہر ہر کے کیا (۳۲) اور

لَا يَأْتُونَكَ بِمَثَلٍ اِلَّا جِئْنَاكَ بِالْحَقِّ وَاَحْسَنَ تَفْسِيرًا ۝

نہ لائے گی تم کو کوئی مثال، مگر یہ کہ تم نے آئے تمہارے پاس سچ، اور بہتر بیان (۳۳)

الَّذِينَ يُحْشِرُونَ عَلٰى وُجُوهِهِمْ اِلٰى جَهَنَّمَ اُولٰٓئِكَ سَرُّ

وہ لوگوں کے جو اپنے اپنے منہ کے بل جہنم کی طرف، وہ لوگوں کے

مَكَانًا ۚ وَ اَضَلُّ سَبِيلًا ۝ وَقَدْ اَتَيْنَا مُوسٰى الْكِتٰبَ وَجَعَلْنَا

مکان اور گمراہی کی راہ۔ اور ہم نے موسیٰ کو کتاب دی، اور بنا دیا ہے

مَعَهُ اَخَاهُ هَارُونَ وَزِيْرًا ۝ فَقُلْنَا اذْهَبْ اِلٰى الْقَوْمِ الَّذِيْنَ

ساتھ اپنے بھائی ہارون اور وزیر (۳۴) اور کہہ دو ان لوگوں کو کہ، جنہوں نے

كَذَّبُوْا بِآيٰتِنَا ۚ فَذَمَّرْنٰهُمْ تَدْمِيْرًا ۝ وَقَوْمٌ نُّوْحٍ لَّمَّا كَذَّبُوْا

ان کو تمہاری آیتوں سے۔ اور ہم نے انہیں بھڑکایا (۳۵) اور قوم نوح، جنہوں نے تمہاری

الرِّسٰلَ اَعْرَضُوْهُمْ وَجَعَلْنٰهُمْ لِّلنَّاسِ اٰيَةً ۚ وَاعْتَدْنَا لِلظَّالِمِيْنَ

رسالتوں کو، تو انہوں نے انہیں نظر انداز کیا، اور ہم نے انہوں کو لوگوں کے لیے نشان بنا دیا، اور ظالموں کے

عَدٰٓا اِلٰیْمًا ۝ وَعَادًا وَثَمُوْدًا ۚ وَاَصْحٰبَ الرَّسِّ وَقُرُوْا بَيْنَ

ان کے لیے آئینہ (۳۶) اور عاد و ثمود، اور اسدھابورس، اور ان کے درمیان کے

ذٰلِكَ كَثِيْرًا ۝ وَكَلَّا ضَرَبْنٰهُ اَلْاَمْتٰلَ ۚ وَكَلَّا تَبَرَّنَا تَتَّبِعِيْرًا ۝

وہ لوگوں کے لیے آئینہ (۳۷) اور ہم نے انہیں تالوں سے مارا۔ اور ہم نے انہیں اپنی کھالوں سے

وَلَقَدْ اَتٰوْا عَلٰى الْقَرْيَةِ الَّتِيْ اَمْطَرْنَا مَطْرَ السَّوْءِ ۚ اَفَلَمْ

اور ہم نے انہیں اس بستی پر، کی جہاں بھرا بارش برسا دیا گیا ہے۔ تو کیا

يَكُونُوا يَرَوْنَهَا بَلْ كَانُوا لَا يَرْجُونَ نُشُورًا ۝ وَإِذَا رَأَوْكَ إِذَا

نہی سزاؤ پڑتا تھا تو وہ؟ بلکہ یہ کہہ رہے تھے کہ وہ نہیں اٹھیں گے (۴۰) اور جب انہوں نے تمہیں

يَتَّخِذُونَكَ إِلَّا هُزُوعًا ۖ هَذَا الَّذِي بَعَثَ اللَّهُ رَسُولًا ۝ إِن

دیکھا، تو نہ ڈر کر دیا تمہیں مگر ہراساں کیا۔ کیا کیا یہی ہے جس کو ہم نے بھیجا ہے اے خدا نے رسول (۴۱) یہ تو

كَادَ لَيُضِلَّنَا عَنْ الْهَيْتِنَا لَوْلَا أَنَّ صَبْرَنَا عَلَيْهَا ۖ وَسَوْفَ

ہمیں بھٹکا دینے لگتا تھا کہ وہ ہمارے صبر سے، اگر نہ ہوتے ہمارے صبر، اور جس کی

يَعْلَمُونَ حِينَ يَرُونَ الْعَذَابَ مَنْ أَضَلُّ سَبِيلًا ۝ أَرَأَيْتَ

جان لے گا جب وہ عذاب کو دیکھے، کیا کوئی گمراہ ہے (۴۲) کیا تم نے

مَنْ أَخَذَ إِلَهًا هُوَ أَفَانَتْ تَكُونُ عَلَيْهِ وَكَيْلًا ۝ أَمْ تُحْسَبُ

دیکھا، جس نے بنا لیا ہے اپنا ما'بوت اپنی پھاڑی، تو کیا تم لوگوں نے ان پر جہنم کے لوگوں (۴۳) یا تمہیں

أَنَّ أَكْثَرَهُمْ يَسْعَوْنَ أَوْ يَعْقِلُونَ ۖ إِنَّ هُمْ إِلَّا كَالْأَنْعَامِ بَلْ

کرتے ہیں، کہ ان کے بولنے سے سنا لیتے یا سمجھتے ہیں۔ نہیں انہیں وہ مگر جیسے چوپائے، بلکہ یہ

هُم أَضَلُّ سَبِيلًا ۝ أَلَمْ تَر إِلَى رَبِّكَ كَيْفَ مَدَّ الظِّلَّ ۖ وَلَوْ

ان سے زیادہ گمراہ (۴۴) کیا نہیں دیکھا کرتے ہیں اپنے پروردگار کو، کہ کبھی بڑھا دیا۔ اور اگر

شَاءَ لَجَعَلَهُ سَاكِنًا ۖ ثُمَّ جَعَلْنَا الشَّمْسَ عَلَيْهِ دَلِيلًا ۝ ثُمَّ

چاہتا تو کر دیتا اسے ٹھہرا دیتا۔ اور بنا دیا ہم نے سورج کو اس کی نشانی (۴۵) پھر

قَبَضْنَا إِلَيْنَا قَبْضًا يَسِيرًا ۝ وَهُوَ الَّذِي جَعَلَ لَكُمْ الَّيْلَ

سہارا ہم نے اپنی طرف سے آسان (۴۶) اور وہی ہے جس نے کر دیا تمہارے لیے رات کو

لِبَاسًا وَالتَّوَمَّ سُبَاتًا ۖ وَجَعَلَ النَّهَارَ نُشُورًا ۝ وَهُوَ الَّذِي أَرْسَلَ

پوشاک، اور سوئے رات کو (۴۷) وہی ہے جس نے بھیجا ہے جس نے بھیجا ہے

الرِّيحَ بُشْرًا بَيْنَ يَدَيْ رَحْمَتِهِ ۖ وَأَنْزَلْنَا مِنَ السَّمَاءِ مَاءً طَهُورًا ۝

پھیلائی تاکہ تمہیں دیکھ سکو، اور اتارا ہم نے آسمان کی طرف سے پاکی کرنے والی پانی (۴۸)

لِنُحْيِيَ بِهِ بَلْدَةً مَّيْتًا وَنُسْقِيَهُ مِمَّا خَلَقْنَا أَنْعَامًا وَأَنَا سَيِّئٌ كَثِيرًا ۝

تاکہ زندہ کر دے ہم اس سے مرنے والی شہر کو، اور پانی پلائے جو ہم نے پیدا کیا ہے جانداروں اور جانوروں کو (۴۹)

وَلَقَدْ صَرَّفْنَا فِيهِمْ بَيْنَهُمْ لِيَذَّكَّرُوا ۚ فَأَبَى أَكْثَرُ النَّاسِ إِلَّا كُفُورًا ۝۵۰

और बेशक यह बार बार हम करते ही रहे उनमें, कि वोह गौर करें. बोहतेरोंने न किया मगर नाशुकी (५०)

وَلَوْ شِئْنَا لَبَعَثْنَا فِي كُلِّ قَرْيَةٍ تَزْيِيرًا ۗ فَلَا تُطِعِ الْكَافِرِينَ وَ

और अगर हम याहते, जरूर बेज देते हर बस्तीमें अक डरानेवाला (५१) तो कडा न मानो काफिरोंका, और

جَاهِدْهُمْ بِهِ جِهَادًا كَبِيرًا ۝۵۱ وَهُوَ الَّذِي مَرَجَ الْبَحْرَيْنِ هَذَا عَذْبٌ

जिहाद करो उनसे इस कुरआनसे, बडा जिहाद (५२) वोही है जिसने मिले जुले बडाये दो दरिया, यह भीठा

قُرَاتٌ وَهَذَا مِلْحٌ أُجَاجٌ ۚ وَجَعَلَ بَيْنَهُمَا بَرْزَخًا وَجِجْرًا مَحْجُورًا ۝۵۲

पुशगवार और यह नमकीन तल्लभ. और कर दिया उनके दरमियान परदा और आड रोककी (५३)

وَهُوَ الَّذِي خَلَقَ مِنَ الْمَاءِ بَشَرًا فَجَعَلَهُ نَسَبًا وَصِهْرًا ۗ وَكَانَ

और वोही है जिसने पैदा करमाया पानीसे बशरको, फिर कर दिया उसे नस्बवाला और ससुराल वाला. और तुम्हारा

رَبُّكَ قَدِيرًا ۝۵۳ وَيَعْبُدُونَ مِنْ دُونِ اللَّهِ مَا لَا يَنْفَعُهُمْ وَلَا

रब कुदरतवाला है (५४) और काफिर लोग पूजते हैं मिनदूनिल्लाहको, जो न उनका बना सकें और न

يَضُرُّهُمْ ۚ وَكَانَ الْكَافِرُ عَلَىٰ رَبِّهِ ظَهِيرًا ۝۵۴ وَمَا أَرْسَلْنَاكَ إِلَّا مُبَشِّرًا

बिगाड सकें. और काफिर अपने परवरद्विगारके भिलाक मददगार है (५५) और नहीं बेजोह उमने तुमको, मगर पुशपबरी सुनाता

وَنَذِيرًا ۝۵۵ قُلْ مَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ إِلَّا مَنْ شَاءَ أَنْ يَتَّخِذَ

और डराता (५६) अे'वान कर दो कि मैं नहीं मांगता तुमसे इस पर कोई मजदूरी, मगर जो याहे कि बना वे

إِلَىٰ رَبِّهِ سَبِيلًا ۝۵۶ وَتَوَكَّلْ عَلَى الْحَيِّ الَّذِي لَا يَمُوتُ وَسَبِّحْ

अपने रबकी तरफ रास्ता (५७) और लरोसा करो उस जिन्दा पर, जो मरेगा ही नहीं. और पाकी

بِحَمْدِهِ ۗ وَكَفَىٰ بِهِ يَذُنُوبَ عِبَادِهِ خَيْرًا ۗ وَالَّذِي خَلَقَ السَّمَوَاتِ

बोवो उसकी उम्हके साथ. और अपने बन्दोंके गुनाहों पर वोह काही भबरदार है (५८) जिसने पैदा करमाया आस्मानों

وَالْأَرْضِ وَمَا بَيْنَهُمَا فِي سِتَّةِ أَيَّامٍ ثُمَّ اسْتَوَىٰ عَلَى الْعَرْشِ ۗ

और जमीनको, और जो उनके दरमियान है, छे दिनमें. फिर तवज्जोहकी अर्श पर.

الرَّحْمَنِ فَسَلِّ بِحَمْدِهِ خَيْرًا ۝۵۹ وَإِذَا قِيلَ لَهُمُ اسْجُدُوا لِلرَّحْمَنِ قَالُوا

अल्लाह महरबान, तो उसको पूछो किसी बाभबरसे (५९) और जब हुकम दिया गया उन्हें, कि सजदा करो अल्लाह महरबान



وَكَانَ اللهُ غَفُورًا رَحِيمًا ۝ وَمَنْ تَابَ وَعَمِلَ صَالِحًا فَإِنَّهُ يَتُوبُ

और अल्लाह ग़फ़ूरर्हीम है (७०) और जिसने तौबाकी और बियाकतके काम किये, तो भेशक उसने अल्लाहकी

إِلَى اللهِ مَتَابًا ۝ وَالَّذِينَ لَا يَشْهَدُونَ الزُّورَ وَإِذَا مَرُّوا بِاللَّغْوِ

तौबाकी, जैसी यादिये (७१) और जो न गवाही दें जूदी, और जब गुजरते किसी बेकार शुगल पर, तो

مَرُّوا كِرَامًا ۝ وَالَّذِينَ إِذَا دُكِّرُوا بِآيَاتِ رَبِّهِمْ لَمْ يَخِرُّوا عَلَيْهَا

गुजर गये ठज्जत आबड़ रभे (७२) और वोह कि जब याद दिलाई गईं उनके रबकी आयतें, तो नहीं झट पड़ते उस पर

صُمًّا وَعُسْيَانًا ۝ وَالَّذِينَ يَقُولُونَ رَبَّنَا هَبْ لَنَا مِنْ أَزْوَاجِنَا

बेहरे अन्धे (७३) और जो दुआ करते रहें कि परवरद्विगारा हे हमें हमारी भीबियोंसे,

وَذُرِّيَّتِنَا قُرَّةَ أَعْيُنٍ وَاجْعَلْنَا لِلْمُتَّقِينَ إِمَامًا ۝ أُولَئِكَ يُجْزَوْنَ

और हमारी औलादसे, आंभोंकी हंडक, और बना हे हमें परहेजगारोंका पेशवा (७४) और वोह हैं कि बदला दिये

الْعُرْفَةَ بِمَا صَبَرُوا وَيُلَقَّوْنَ فِيهَا تَحِيَّةً وَسَلَامًا ۝ خُلِدِينَ فِيهَا

जाअगे पास बाला पाने जो सभ करते रहे, और ठस्तिकबाल उनका किया जाअगा मुजरे और सलामीसे. (७५) हमेशा रहनेवाले उसमें.

حَسَنَتْ مُسْتَقْرًّا وَمُقَامًا ۝ قُلْ مَا يَعْبُؤُا بِكُمْ رَبِّي لَوْلَا

कितना अच्छा ठिकाना और मकाम है (७६) केह दो कि कुछ परवा नहीं तुम्हारी भेरे रबको अगर न तुम्हारी

دَعَاؤُكُمْ فَقَدْ كَدَّبْتُمْ فَسَوْفَ يَكُونُ لِزَامًا ۝

ईबाहत हो. कि बिलाशुबह तुम तो जुटवा चुके हो, तो जल्दी ही अजाब गले लगेगा (७७)

سُورَةُ الشَّعْرَاءِ ۝ ۷۴ ۷۵ ۷۶ ۷۷ ۷۸ ۷۹ ۸۰ ۸۱ ۸۲ ۸۳ ۸۴ ۸۵ ۸۶ ۸۷ ۸۸ ۸۹ ۹۰ ۹۱ ۹۲ ۹۳ ۹۴ ۹۵ ۹۶ ۹۷ ۹۸ ۹۹ ۱۰۰

सूरअे शो'रा मक्किया

नामसे अल्लाहके बडा महरबान बभशनेवाला

आयात २२७ रुकूअ ११

طَسَمَ ۝ تِلْكَ آيَاتُ الْكِتَابِ الْمُبِينِ ۝ لَعَلَّكَ بَآخِرَ نَفْسِكَ

ता-सिन-मिम.. (१) यह आयतें हैं रौशन किताबकी (२) क्या तुम कहीं भेल जाओगे अपनी जान पर, कि

الَّذِينَ كَفَرُوا أَمْوَالُهُمْ مَسْخُورَةٌ عَلَيْهِمْ مِنَ السَّمَاءِ آيَةً

यह काकिर लोग नहीं मानते (३) अगर हम यादते तो उतार देते उन पर आस्मानसे कोई निशानी, कि उनकी

فَطَلَّتْ أَعْيُنُهُمْ لَهَا خَضِيعِينَ ۝ وَمَا يَأْتِيهِمْ مِّنْ ذِكْرٍ مِّن

गिंथी गिंथी गरदन, जुकी रह जाती (४) और नहीं आती उनके पास कोई नई नसीहत

الرَّحْمَنِ فَحَدِيثِ إِلَّا كَانُوا عَنْهُ مُعْرِضِينَ ۝ فَقَدْ كَذَّبْتُمْ فَسَاءَ لَكُمْ

अल्लाह महारबानकी, मगर यद्यपि उससे मुँह फेर लेते हैं (५) तो बिलाशुभ उच्छोने जुटलाया, तो अब आ ही रही हैं

أَبْنَاؤُا مَا كَانُوا بِهِ يَسْتَفْهِرُونَ ۝ أَوَلَمْ يَرَوْا إِلَى الْأَرْضِ كَمَا أَنْبَأْنَا

उनके पास अबरें जो वोद्य मजक उडते रहे (६) क्या उच्छे नही सुजार्थ ही जमीन, कि कितने उगा दिधे

فِيهَا مِنْ كُلِّ زَوْجٍ كَرِيمٍ ۝ إِنَّ فِي ذَلِكَ لَآيَةً وَمَا كَانَ أَكْثَرُهُمْ

डमने उसमें डर किस्मके मुअज्जज जोडे (७) भेशक उसमें यकीनन निशानी है. और उनके बोडतेरे

مُؤْمِنِينَ ۝ وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ ۝ وَإِذْ نَادَى رَبُّكَ

माननेवाले नही हैं (८) और भेशक तुम्हारा परवरदिगार उरर उज्जतवाला रहमवाला है (८) और जब पुकारा तुम्हारे रबने

مُوسَى أَنْ أَنْتَ الْقَوْمَ الظَّالِمِينَ ۝ قَوْمَ فِرْعَوْنَ الَّذِينَ يَكْفُرُونَ ۝

मूसाको, कि अंधेरवाले लोगोके पास जाओ (१०) फिरओनकी क्रोम. क्या वोद्य न डरा करेगे (११)

قَالَ رَبِّ إِنِّي أَخَافُ أَنْ يُكَدِّبُونَ ۝ وَيَصِفِّيْ صَدْرِيْ وَلَا

अरुड किया, कि “परवरदिगारा में डरता हूँ कि मुजको जुटला दे” (१२) “और भेरे सीनेमें तंगी है, और नही

يَنْطَلِقُ لِسَانِي فَأَرْسِلْ إِلَى هَرُونَ ۝ وَلَهُمْ عَلَى ذُنُوبٍ فَأَخَافُ

यलती मेरी जभान, तो भेज दे हुकम, डारनको भी (१३) और उन लोगोका मुज पर अेक उल्लाम है, तो में डरता हूँ

أَنْ يَقْتُلُونِ ۝ قَالَ كَلَّا فَاذْهَبَا بِالْبَيْتِنَا إِنَّا مَعَكُمْ مُسْتَعِينُونَ ۝

कि मुजे मार डालें” (१४) हुकम हुवा डरगिज नही, तुम दोनों जाओ डमारी निशानियोके साथ, भेशक डम तुम्हारे साथ सब सुननेवाले हैं (१५)

فَاتَّبِعَا فِرْعَوْنَ فَقَوْلَا إِنَّا رَسُولُ رَبِّ الْعَالَمِينَ ۝ أَنْ أَرْسِلْ مَعَنَا

तो फिरओनके पास दोनों जाओ, फिर केड दो “कि डम रसूल हैं सारे जडानके रबके (१६) कि छोड दे डमारे साथ

بَنِي إِسْرَائِيلَ ۝ قَالَ أَلَمْ نُرَبِّكَ فِينَا وَلِيدًا وَلَبِثْتَ فِينَا مِنْ

बनी इस्राएलको” (१७) वोद्य बोला, “कि क्या नही परवरिशकी डमने तुम्हारी बचपनमें, और तुम रहे डममें

عُمُرِكَ سِنِينَ ۝ وَفَعَلْتَ فَعَلْتِكَ الَّتِي فَعَلْتَ وَأَنْتَ مِنَ

अपनी उम्रके कथ साल (१८) और तुम कर गुजरे थे वोद्य काम जो कर ही गुजरे, और तुम

الْكٰفِرِينَ ۝ قَالَ فَعَلْتَهَا إِذْ أَوْأَنَا مِنَ الضَّالِّينَ ۝ فَفَرَّرْتُ مِنْكُمْ

नाशुके डो” (१८) जवाब दिया, कि “में ने वोद्य किया था जब में भेभबर था (२०) इसी लिये भाग गया था

لَسَاخِفُّكُمْ قَوْهَبَ لِي رَبِّي حُكْمًا وَجَعَلَنِي مِنَ الْمُرْسَلِينَ ﴿۲۱﴾ وَتِلْكَ

مैं तुम लोगोसे, कि तुमसे डर लगा था, फिर दिया मेरे रबने मुझे हुकम और बना दिया मुझे रसूल (२१) और यही तेरा

نِعْمَةٌ تَمُنُّهَا عَلَيَّ أَنْ عَبَّدتَّ بَنِي إِسْرَائِيلَ ﴿۲۲﴾ قَالَ فِرْعَوْنُ وَمَا

अहसान है जो मुझ पर जताता है, कि गुलाम बना लिया था तूने बनी इस्राईलको” (२२) बोला फिरओन “कि सारे

رَبِّ الْعَالَمِينَ ﴿۲۳﴾ قَالَ رَبُّ السَّمَوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا إِنْ كُنْتُمْ

जहानका रब कौन ?” (२३) जवाब दिया “कि सारे आस्मानों और जमीन और उनके दरमियानका रब, अगर तुम

فُوقَيْنِ ﴿۲۴﴾ قَالَ لَسَنْ حَوْلَةَ الْأَشْتِعُونَ ﴿۲۵﴾ قَالَ رَبُّكُمْ وَرَبُّ

यकीन करो” (२४) वोड बोला उन्हे जो गिर्दोपेश थे, “कि क्या उनकी सुनते हो” (२५) मूसाने कडा “तुम लोगोका रब

أَبَائِكُمُ الْأَوَّلِينَ ﴿۲۶﴾ قَالَ إِنْ رَسُولُكُمُ الَّذِي أُرْسِلَ إِلَيْكُمْ

और तुम्हारे अगले बापदाहोका रब” (२६) वोड बोला “कि लोगो, तुम लोगोका रसूल जो भेजा गया है तुम लोगोकी तरफ, जइर

لَسَجُونَ ﴿۲۷﴾ قَالَ رَبُّ الشَّرْقِ وَالْمَغْرِبِ وَمَا بَيْنَهُمَا إِنْ كُنْتُمْ

पागल है” (२७) मूसाने कडा, कि “पूरब और पस्चिम और जो उसके दरमियान है सबका रब. अगर

تَعْقِلُونَ ﴿۲۸﴾ قَالَ لِيِنِ اتَّخَذتِ الْهَاءُ غَيْرِي لَأَجْعَلَنَّكَ مِنَ

अकलसे कामलो” (२८) बोला “यकीनन अगर छिपतियार किया तुमने कोठ मा’बूद मेरे सिवा, तो बना लूंगा तुमको

السَّجُونِ ﴿۲۹﴾ قَالَ أَوْلَوْ جُنَّتْ بِشَتَّىٰ مُبِينٍ ﴿۳۰﴾ قَالَ قَاتِ بِهَا

केटी.” (२९) मूसाने कडा “कि गो लाया हूँ मैं तेरे पास रौशन थीज” (३०) वोड बोला कि “तो लाओ

إِنْ كُنْتِ مِنَ الصَّادِقِينَ ﴿۳۱﴾ فَالْقَىٰ عَصَاهُ فَإِذَا هِيَ ثُعْبَانٌ مُّبِينٌ ﴿۳۲﴾

उसे अगर सच्चे हो” (३१) युनाच्चे डाल दिया, अपने असाकी तो वोड झोरन भुला हुवा अजूदडा है (३२)

وَنَزَعْنَاهُ فَإِذَا هِيَ بَيْضَاءُ لِلظُّلْمِ ﴿۳۳﴾ قَالَ لِلْمَلِكِ حَوْلَةَ إِتِّ

और निकाला अपना हाथ, तो उसी वक्त वोड यमकता हुवा है सारे देभनेवालोके लिये (३३) वोड बोला अपने गिर्दोपेशके सरदारोके, कि

هَذَا السِّحْرُ عَلَيَّ ۖ يُرِيدُ أَنْ يُخْرِجَكُمْ مِنْ أَرْضِكُمْ بِسِحْرِهِ ۖ فَإِذَا

“बिलाशुभल यल यकीनन जइरर है दाना (३४) याडता है कि निकाल दे तुमको तुम्हारी अराजीसे अपने जइसे, तो तुम लोग क्या

تَأْمُرُونَ ﴿۳۵﴾ قَالُوا أَرْجُو وَأَخَاهُ وَابْعَثْ فِي الْمَدَائِنِ حَاشِرِينَ ﴿۳۶﴾

मश्वरा देते हो (३५) सब बोले कि रडने दो उन्हे और उनके भाईको, और भेजो सारे शहरोंमें हांक हांक कर लानेवालोको (३६)

يَأْتُوكَ بِكُلِّ سِحْرٍ عَلَيْهِ ۝ فُجِئَ السَّحْرَةُ لِسَبِّحَاتِ يَوْمٍ مَّعْلُومٍ ۝

कि वे आये तुम्हारे पास सारे ढोशियार बेढब जादूगर (उ०) युना-चे जम्भ किये गये जादूगर अेक मुकरर दिनके वा'दे पर (उ८)

وَقِيلَ لِلنَّاسِ هَلْ أَنْتُمْ مُجْتَبِعُونَ ۝ لَعَلْنَا نَتَّبِعُ السَّحْرَةَ إِنْ

और अे'लान किया गया सब लोगोको, कि "क्या सब ँकडा ढो जाओगे? (उ८) क्यूंकि शायद हम घेरव ढो जाअे ँन जादूगरोके,

كَانُوا هُمُ الْعَالِيَيْنِ ۝ فَلَمَّا جَاءَ السَّحْرَةُ قَالُوا لِرِعْرَعُونَ أَيْنَ كُنَّا لَكِرًا

अगर यह अते" (४०) युना-चे जब आ गये जादूगर, बोले फिरओनको "कि क्या हमें कोठ मजूदूरी

إِنْ كُنَّا مَحْنُ الْعَالِيَيْنِ ۝ قَالَ نَعَمْ وَإِنَّكُمْ إِذْ الْبَيْنَ الْمُتَقَرِّبِينَ قَالَ

मिलेगी? अगर हम अत गये" (४१) बोला "हां. और बेशक तुम ँस वक्त मेरे मुकररभ भी ढो जाओगे" (४२) कडा

لَهُمْ مُوسَى الْقَوَامَا أَنْتُمْ قُلُوبُونَ ۝ فَالْقَوَامُ جِبَالَهُمْ وَعِصِيَّهُمْ وَ

ुहें मूसाने, कि "डालो जो डालना ढो" (४३) तो डाला ुन्होंने अपनी रस्सियां और ढाडियां, और

قَالُوا بَعْرَةٌ فِرْعَوْنَ إِنَّا لَنَحْنُ الْعَالِيُونَ ۝ فَالتقى موسى عصاهُ

बोले, कि "कसम है ँज्जते फिरओनकी, कि हम ज्जर अतेगे" (४४) फिर डाल दिया मूसाने अपने असाको, तो

فَادَاهِيَ تَلَقَّفَ مَا يَأْفِكُونَ ۝ فَالتقى السحرة سحيدين ۝ قَالُوا

कीरन निगल जाता है जो ुनकी कर्जी यीजें थीं (४५) तो ँलट दिये गये जादूगर सज्दा करते हूअे (४६) बोले, कि

أَمْثَلُ رَبِّ الْعَالَمِينَ ۝ رَبِّ مُوسَى وَهَارُونَ ۝ قَالَ أَمْتُمْ لَهُ قَبْلَ

"मान गये हम सारे जडानके रभको (४७) मूसा व डार्नके रभको" (४८) फिरओन बोला "तुम लोग ुसको मान गये,

أَنْ أَدْنَكُمْ ۝ إِنَّهُ لَكَبِيرُكُمْ الَّذِي عَلَّمَكُمُ السِّحْرَ فَلَسَوْفَ تَعْلَمُونَ ۝

कबल ुसके कि मैं तुमहें ँजात हूँ, बेशक यह तुमडारा भड है जिसेने तुमको सिभाया है जादू, तो यकीनन जल्द तुमहें मा'लूम ढो जाओगा ..

لَا قَطْعَانَ أَيْدِيكُمْ وَأَرْجُلَكُمْ مِّنْ خِلَافٍ وَلَا وَصْلِيَّتْكُمْ أَجْمَعِينَ ۝

मैं ज्जर काटूंगा तुमडारे ढाथों और दूसरी तरफके पावोंको, और ज्जर कंसी दे दूंगा तुम सबको" (४८)

قَالُوا لَاضْيِرٌ إِنَّا إِلَى رَبِّنَا مُنْقَلِبُونَ ۝ إِنَّا نَطْمَعُ أَنْ يَغْفِرَ لَنَا رَبُّنَا

वोड बोले "कुछ डरज नही, बेशक हम अपने रभ ढीकी तरफ पलट कर जानेवाले हैं (५०) बिलाशुभड डमारी ढालय है कि भग्श दे

خَطِينًا أَنْ كُنَّا أَوْلَ الْمُؤْمِنِينَ ۝ وَأَوْحَيْنَا إِلَى مُوسَى أَنْ أَسْرِ

हमें डमारा परवरदिगार डमारी भताअे, कि डमने सबसे पहले माना" (५१) और वडी भेअ डमने मूसकी तरफ कि रात ढी रात यलढे

يَعْبَادِي إِنَّكُمْ تُتَّبَعُونَ ﴿۵۲﴾ فَأَرْسَلْنَا فِرْعَوْنَ فِي الْمَدَائِنِ حَاشِرِينَ ﴿۵۳﴾

मेरे बन्दोंको ले कर, कि तुम्हारा पीछा किया जायेगा (५२) तो भेज दिया फिरऔनने सारे शहरोंमें ओ'लान करनेवालोंको (५३)

إِنَّ هَؤُلَاءِ لَشِرْذِمَةٌ قَلِيلُونَ ﴿۵۴﴾ وَإِنَّهُمْ لَنَا لَغَائِظُونَ ﴿۵۵﴾ وَإِنَّا لَجَمِيعٌ

कि यह लोग मामूली अकलियत हैं (५४) और बिवाशुभउड डम सब उनसे जलते हैं (५५) और बेशक डम सब

حَدْرُونَ ﴿۵۶﴾ فَأَخْرَجْنَاهُمْ مِنْ جَنَّاتٍ وَعُيُونٍ ﴿۵۷﴾ وَكُنُوزٍ وَمَقَامٍ

तैयारीको डोशियार हैं (५६) युना-ये निकाल दिया डमने उन-हें भागों और यशमों (५७) और भजानों और अखे अखे घर

كَرِيمٍ ﴿۵۸﴾ كَذَلِكَ وَأَوْرَثْنَاهَا بَنِي إِسْرَائِيلَ ﴿۵۹﴾ فَاتَّبَعُوهُمْ مُشْرِقِينَ ﴿۶۰﴾

से (५८) यही हुवा, और उनकी जगड वारिप कर दिया डमने बनी ईसाईलको (५९) डं, तो फिरऔनवालोने पीछा किया उनका दिन निकलते (६०)

فَلَمَّا تَرَاءَ الْجَمْعُ قَالَ أَصْحَابُ مُوسَى إِنَّ آلَ لَدُنْكَ لَكَرُونَ ﴿۶۱﴾ قَالَ

युना-ये जब नजर आने लगीं दोनों तरफकी जमाअतें, बोले मूसाके साथी कि "डम डर डर धर लिये गये" (६१) जवाब दिया,

كَلَّا إِنَّ فَعَى رَبِّي سَيَهْدِينِ ﴿۶۲﴾ فَأَوْحَيْنَا إِلَىٰ مُوسَىٰ أَنْ اصْرَبْ

"डरगिड नहीं, बिवाशुभउड मेरे साथ मेरा रब डे, अभी वोड मुजे राड डेगा" (६२) तो वही भेज डमने मूसाकी तरफ, कि मारो अपने

بِعَصَاكَ الْبَحْرَ فَأَنْفَلَقَ فَمَا كَانَ كُلُّ قَرْنٍ كَالظُّوْدِ الْعَظِيمِ ﴿۶۳﴾ وَأَرْسَلْنَا

असासे दरियाको. तो वोड डट गया, और डो गये दोनों समत, जैसे बडा पडाड (६३) और करीब कर दिया डम

ثُمَّ الْآخِرِينَ ﴿۶۴﴾ وَأَنْجَيْنَا مُوسَىٰ وَمَنْ مَعَهُ أَجْمَعِينَ ﴿۶۵﴾ ثُمَّ آعْرَفْنَا

ने वडं दूसरी जमाअतको (६४) और बया लिया डमने मूसा और उनके सब साथियोंको (६५) फिर डिभो दिया डमने

الْآخِرِينَ ﴿۶۶﴾ إِنَّ فِي ذَٰلِكَ لَآيَةً وَمَا كَانَ أَكْثَرُهُمْ مُّؤْمِنِينَ ﴿۶۷﴾ وَإِنَّ

दूसरी जमाअत वालोंको (६६) बेशक उसमें यकीनन निशानी डे, और उनके भोडतेरे माननेवाले न थे (६७) और बेशक

رَبِّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ ﴿۶۸﴾ وَأَتْلُ عَلَيْهِمْ نَبَأَ إِبْرَاهِيمَ ﴿۶۹﴾ إِذْ قَالَ

तुम्हारा परवरदिगार डर डर ईज्जतवाला रडमवाला डे (६८) और पढ सुनाओ उन-हें ईब्राहीमकी भबर.. (६९).. जबकि वोड बोले

لِأَبِيهِ وَقَوْمِهِ مَا تَعْبُدُونَ ﴿۷۰﴾ قَالُوا نَعْبُدُ أَصْنَامًا فَنَنْظِلُ لَهَا

"अपने बाभा और उसकी कौमको, कि किसको पूजते डो?" (७०) सब बोले कि डम धुनोंको पूजते हैं, युना-ये उनके लिये

عُكْفِينَ ﴿۷۱﴾ قَالَ هَلْ يَسْعَوْنَ كُمْ إِذْ تَدْعُونَ ﴿۷۲﴾ أَوْ يَنْفَعُوكُمْ أَوْ

आसन जमाअे रडते हैं" (७१) कडा, कि "क्या वोड तुम्हारी सुनते हैं जब मांगते डो (७२) या बनाते हैं तुम्हारा, या

وَقَالَ التَّوْبَةُ

يَصْرُورًا ۴۲ قَالُوا بَلْ وَجَدْنَا آبَاءَنَا كَذَلِكَ يَفْعَلُونَ ۴۳ قَالَ

‘‘क्या बिगाडते हैं (७३) सब बोले बल्कि पाया हमने अपने बापदादोंको, कि यही करते रहे’’ (७४) कहा, कि

أَفَرَأَيْتُمْ مَا كُنْتُمْ تَعْبُدُونَ ۴۴ أَنْتُمْ وَآبَاؤُكُمْ الْأَقْدَامُونَ ۴۵ قَائِمَهُمْ

तुमको भी सूझा, कि क्या पूजते रहे (७५) तुम और तुम्हारे अगले बापदादा’’ (७६) ‘बिलाशुभल मेरे

عَدُوِّيَ إِلَّا رَبَّ الْعَالَمِينَ ۴۶ الَّذِي خَلَقَنِي فَهُوَ يَهْدِينِ ۴۷ وَالَّذِي

तो यह सब दुश्मन हैं, सिवा रब्बुल आलमीनके (७७) जिसने मुझको पैदा इरमाया, फिर वोही राह दे मुझे (७८) वोही है जो

هُوَ يُطْعِمُنِي وَيَسْقِينِ ۴۸ وَإِذَا امْرَأُتِي فَهُوَ يَشْفِينِ ۴۹ وَالَّذِي

भिलाता है मुझे, और पिलाता है मुझे (७९) और जब मैं भीमार पडा, तो वोड मुझे शिका दे (८०) और जो मारे

يُمِيتُنِي ثُمَّ يُحْيِينِ ۵۰ وَالَّذِي أَطْمَعُ أَنْ يَغْفِرَ لِي خَطِيئَتِي يَوْمَ

मुझे, फिर जिला दे मुझे (८१) और जिससे मैं आरजू रभता हूँ, कि बभशदे मेरी कमजोरियोंको

الذِّينِ ۵۱ رَبِّ هَبْ لِي حُكْمًا وَالْحَقِّقِي بِالصَّابِحِينَ ۵۲ وَاجْعَلْ لِي

क्यामतके दिन’’ (८२) परवरदिगारा बभशे रभ मुझको हुकूम, और भिलाअे रभ मुझको वियाकतवालोंमें (८३) और करदे मेरी

لِسَانَ صِدْقٍ فِي الْآخِرِينَ ۵۳ وَاجْعَلْ لِي مِنْ وَّرَثَةِ جَنَّةِ النَّعِيمِ ۵۴

ता’रीफमें सथी बोल पिछलोंमें (८४) और बनाअे रभ मुझको आरामवाली जन्नतके वारिषोंसे (८५)

وَاعْفِرْ لِزَوْجِي إِنَّكَ كَانَ مِنَ الصَّالِحِينَ ۵۵ وَلَا تُخْزِنِي يَوْمَ يُبْعَثُونَ ۵۶

और बभश दे मेरे आभाको कि वोड बिलाशुभल गुमराहोंसे था (८६) और मत रुस्वा करना मुझे जिस दिन लोग उठाअे जाअेंगे (८७)

يَوْمَ لَا يَنْفَعُ مَالٌ وَلَا بَنُونَ ۵۷ إِلَّا مَنْ آتَى اللَّهَ بِقَلْبٍ سَلِيمٍ ۵۸

जिस दिन न काम आअे माल और न औलाद (८८) मगर जो आया अल्वाहके यहाँ सहील सलामत दिलके साथ (८९)

وَأَرْزَقْتِ الْجَنَّةَ لِلْمُتَّقِينَ ۶۰ وَبَرَّزْتَ الْجَحِيمَ لِلْغَوِينَ ۶۱ وَقِيلَ

और करीब करदी गई जन्नत डरनेवालोंके वास्ते (९०) और जालिर कर दिया गया जहन्नम भेराहोंके लिये (९१) और इरमान

لَهُمْ أَيَّمَا كُنْتُمْ تَعْبُدُونَ ۶۲ مِنْ دُونِ اللَّهِ هَلْ يَنْصُرُوكُمْ أَوْ

सादिर किया गया उन्हेँ, कि कहां हैं जिनको मा’बूद मानते थे तुम (९२) अल्वाहसे अलग हो कर. क्या वोड तुम्हारी मदद करेंगे या

يَنْتَصِرُونَ ۶۳ فَكَبِكَبُوا فِيهَا هُمْ وَالْعَاُونَ ۶۴ وَجُنُودُ ابْلِيسَ

बदला लेंगे (९३) तो मुंडके बल जोंक दिये गअे वोड सब जहन्नममें, और सारे भेराह लोग (९४) और ँबलीसका

أَجْعُونَ ۹۵ قَالُوا وَهُمْ فِيهَا يَخْتَصِمُونَ ۹۶ تَاللَّهِ إِنْ كُنَّا لَفِي

वशकर सारा (८५) बोले, और वोह उसीमें लडलगत रहे हें (८६) कि भुटाकी कसम हम यकीनन

صَلَّىٰ مُبِينٍ ۹۷ إِذْ نُسَوِّكُمْ بِرَبِّ الْعَالَمِينَ ۹۸ وَمَا أَضَلَّنَا إِلَّا

भुली गुमराहीमें थे (८७) कि हम तुम्हारी बराबरी करते थे रब्बुल आलमीनसे (८८) और नहीं बेराह किया था हमें मगर

الْمُجْرِمُونَ ۹۹ فَمَا لَنَا مِنْ شَافِعِينَ ۱०० وَلَا صِدِّيقٍ حَسِيْبٍ ۱०१ فَلَوْ

मुजरिमोंने (८९) तो नहीं है हमारा कोठ सिफारशी (१००) और न गमप्वार दोस्त (१०१) तो काश

أَنَّ لَنَا كَرَّةً فَنَكُوْنَ مِنَ الْمُؤْمِنِينَ ۱०२ إِنْ فِي ذَٰلِكَ لَآيَةٌ ۭ وَمَا

हमें दोबारा जाना हो, तो हो जायें हम मुसल्मान (१०२) बेशक उसमें जरूर निशानी है. और न थे

كَانَ أَكْثَرُهُمْ مُّؤْمِنِينَ ۱०३ وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ ۱०४ كَذَّبَتْ

उनके बोहतेरे माननेवाले (१०३) और बिलाशुबह तुम्हारा परवरदिगार ही ठज्जतवाला रहमवाला है (१०४) जुटवा दिया

قَوْمٌ نُّوحٍ إِيَّاهُ الْمُرْسَلِينَ ۱०५ إِذْ قَالَ لَهُمْ أَخُوهُمْ نُوحٌ أَلَا تَتَّقُونَ ۱०६ إِيَّايَ

कौमे नूहने सभ रसूलोंको (१०५) जबकि कडा उन्हें उनकी कौमके नूहने, कि क्या तुम नहीं डरते (१०६) बिलाशुबह

لَكُمْ رَسُولٌ أَيْبُنٌ ۱०७ فَاتَّقُوا اللَّهَ وَأَطِيعُوا ۱०८ وَمَا أَسْأَلُكُمْ عَلَيْهِ

में तुम्हारे लिये रसूल हूं अमानतदार (१०७) तो डरो अल्लाहकी और हुकम मानो मेरा (१०८) और मैं नहीं मांगता तुमसे उस पर कोठ

مِنْ أَجْرٍ إِنْ أَجْرِي إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ ۱०९ فَاتَّقُوا اللَّهَ وَأَطِيعُوا ۱१०

उजरत, नहीं है मेरी उजरत मगर रब्बुल आलमीन पर (१०९) तो डरो अल्लाहकी और मेरा कडा मानो (११०)

قَالُوا أَلَوْ مِنْ لَدُنَّا لَأَكْفُرَنَّ بِكَ ۱११ وَإِنَّا لَنَجِدُكَ كَاذِبًا ۱१२

सभ बोले, कि “क्या हम तुम्हें मानें, डावांकि पेरवी की तुम्हारी अछूतोंने” (१११) जवाब दिया, कि “मुझे क्या बहस, कि वोह क्या

يَعْلَمُونَ ۱१३ إِنْ حَسَابُهُمْ إِلَّا عَلَىٰ رَبِّي لَوْ تَشْعُرُونَ ۱१४ وَمَا أَنَا بِطَارِدٍ

करते रहते थे (११२) उनका छिसाब नहीं, मगर मेरे परवरदिगार पर, काश तभीजसे कामलो (११३) और नहीं हूं मैं निकाल

الْمُؤْمِنِينَ ۱१५ إِنْ أَنَا إِلَّا نَذِيرٌ مُّبِينٌ ۱१६ قَالُوا الْيَوْمَ لَكُم تَنْتَهُ يَوْمَ

दनेवाला मुसल्मानोंको (११४) मैं भुला भुला डर सुनानेवाला ही हूं” (११५) सभ बोले “अगर तुम बाज न आये औ नूह,

لَتَكُوْنَنَّ مِنَ الْمَرْجُومِينَ ۱१७ قَالَ رَبِّ إِنْ قَوْمِي كَذَّبُونِ ۱१८ فَاقْتَرَعُ

तो जरूर पथराव किये जाओगे” (११६) हुआ की, कि “परवरदिगारा बेशक मेरी कौमने जुटवा दिया मुझे (११७) तो कैसेला डरमा

۵۷

التَّصْنِيفِ

بَيْنِي وَبَيْنَهُمْ فَتَحًا وَبِحَبْنِي وَمَنْ مَعِيَ مِنَ الْمُؤْمِنِينَ فَأَجِيبْنَا

हे मेरे और उनके दरमियान पूरा पूरा, और बचा ले मुझे, और जो मेरे साथ हैं मुसलमान” (११८) तो बचा लिया हम

وَمَنْ قَعَا فِي الْفُلِكِ الشُّحُونِ ۚ ثُمَّ أَعْرَفْنَا بَعْدَ الْبَقِيَّةِ إِنَّ

ने उन्हें, और जो उसके साथ थे बरी दूई कश्तीमें (११८) फिर डिबो दिया हमने उसके बा'द बाकी लोगोंको (१२०) बेशक

فِي ذَلِكَ لآيَةٌ ۖ وَمَا كَانَ أَكْثَرُهُمْ مُؤْمِنِينَ ۗ وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ

उसमें जरूर निशानी है. और न थे उनके बोड़तेरे माननेवाले (१२१) और बेशक तुम्हारा परवरदिगार ही छुटतवाला

الرَّحِيمُ ۗ كَذَّبَتْ عَادٌ الْمُرْسَلِينَ ۗ إِذْ قَالَ لَهُمْ أَخُوهُمْ هُودٌ آلَا

रहमवाला है (१२२) जुटवा दिया आदने सब ही रसूलोंको (१२३) जब कि कडा उन्हें उनकी क्रौमके डूढ़ने, कि क्या

تَتَّقُونَ ۗ إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ ۖ فَاتَّقُوا اللَّهَ وَأَطِيعُوا ۗ وَمَا

तुम लोग न डरोगे (१२४) बिलाशुभड में तुम्हारे लिये रसूल हूँ अमानतदार (१२५) तो डरो अल्लाहको और मेरा कडा मानो (१२६) और में

أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ إِنْ أَجْرِيَ إِلَّا عَلَى رَبِّ الْعَالَمِينَ ۗ أَتَبْنُونَ

नहीं खाहता तुमसे उस पर कोई उजरत, नहीं है मेरी उजरत मगर रब्बुल आलमीन पर (१२७) क्या तुम रभते हो

بِكُلِّ رِيحٍ آيَةٌ تَعْبَتُونَ ۗ وَتَتَّخِذُونَ مَصَانِعَ لَعَلَّكُمْ تَخْلَدُونَ ۗ

हर तीले पर अेक बुनियादी निशानी, कि बेहूदगी भरतो (१२८) और बनाते हो मजबूत मजबूत घर, कि तुम उसमें लमेशा ही रहोगे (१२९)

وَإِذْ أَبَطَّشْتُمْ بِطَّشْتُمْ جَبَّارِينَ ۗ فَاتَّقُوا اللَّهَ وَأَطِيعُوا ۗ وَاتَّقُوا

और जब किसीको पकडा तुमने तो बेदहॉकी तरड पकडा (१३०) तो डरो अल्लाहको और कडा मानो मेरा (१३१) और डरो

الَّذِي آمَدَّكُمْ بِمَا تَعْلَمُونَ ۗ آمَدَّكُمْ بِأَنْعَامٍ وَبَنِينَ ۗ وَجَدْتِ

उसे जिसने मदद करमाँ तुम्हारी उससे, जो तुम जानते हो (१३२) मदद करमाँ तुम्हारी यौपायोंसे और औलादसे (१३३) और बागों

وَعُيُونٍ ۗ إِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ عَظِيمٍ ۗ قَالَ لَوْ اسْوَأُ

और यशमोंसे (१३४) बेशक में डर रहा हूँ तुम पर बडे दिनके अजाबकी (१३५) सब बोले, “यकसां है

عَلَيْنَا أَوْ عَظَّتْ أُمَّ لَمْ تَكُنْ مِنَ الْوَعِظِينَ ۗ إِنَّ هَذَا إِلَّا خُلُقٌ

हमारे लिये कि नसीहत तुमने की या न की (१३६) नहीं है यह, मगर अगलोंकी

الْأَوَّلِينَ ۗ وَمَا نَحْنُ بِمُعَذِّبِينَ ۗ فَكَذَّبُوهُ فَأَهْلَكَهُمْ ۗ إِنَّ فِي

याल (१३७) और हमें अजाब न दिया जाओगा. (१३८) तो उन लोगोंने जुटवा दिया उन्हें, युनाच्ये भरभाद कर दिया हमने उन्हें. बेशक

۱۸

ذٰلِكَ لَايَةُ وَمَا كَانَ اَكْثَرَهُمْ مُؤْمِنِيْنَ ۝۱۳۹ ۝ وَاِنَّ رَبَّكَ لَهٗوَ الْعَزِيْزُ

उसमें ज़रूर निशानी है, और उनके बोधतेरे माननेवाले न थे (१३८) और बेशक तुम्हारा परवरदिगार ज़रूर गल्बेवाला

الرَّحِيْمُ ۝۱۴۰ ۝ كَذَّبَتْ ثَمُوْدُ الْمُرْسَلِيْنَ ۝۱۴۱ ۝ اِذْ قَالَتْ لَهُمْ اٰخُوهُمْ صٰبِرٌ

रहमवाला है (१४०) जुटवा दिया षमूदने सब रसूलोंको (१४१) जब कि कछा उन्हे उनकी कौमके सालेहने, कि

اَلَا تَتَّقُوْنَ ۝۱۴۲ ۝ اِنِّىْ لَكُمْ رَسُوْلٌ اٰمِيْنٌ ۝۱۴۳ ۝ فَاتَّقُوا اللّٰهَ وَاَطِيعُوْنَ ۝۱۴۴ ۝

क्या तुम नहीं डरोगे (१४२) बेशक मैं तुम्हारे लिये रसूल अमानतदार हूँ (१४३) तो डरो अल्लाहको और कछा मानो मेरा (१४४)

وَمَا اَسْأَلُكُمْ عَلَيْهِ مِنْ اَجْرٍ اِنْ اَجْرِيْ اِلَّا عَلَى رَبِّ الْعٰلَمِيْنَ ۝۱۴۵ ۝

और नहीं मांगता मैं तुमसे उस पर कोई उजरत. नहीं है उजरत मेरी, मगर रब्बुल आलमीन पर (१४५)

اَتَتَّرَكُوْنَ فِيْ مَا هُمْنَا اٰمِنِيْنَ ۝۱۴۶ ۝ فِيْ جَنَّتٍ وَعُيُوْنٍ ۝۱۴۷ ۝ وَرُرُوْعٍ وَّ

क्या छोड दिये जाओगे तुम ? जो कुछ यहाँ है अन्नो अमानमें (१४६) बागोंमें और यश्मोंमें (१४७) और भेतोंमें और

مَخَلٍ طَلَعَهَا هٰضِيْمٌ ۝۱۴۸ ۝ وَتَنَحُّوْنَ مِنَ الْجِبَالِ يَبُوْتًا فَرٰهِيْنَ ۝۱۴۹ ۝

भजूरोंमें, जिनके भोशे नर्म नाजुक पुफ्ता हैं (१४८) और तराश लेते हो पडाओंसे धरोंको षतराते हूअे (१४८)

فَاتَّقُوا اللّٰهَ وَاَطِيعُوْنَ ۝۱۵۰ ۝ وَلَا تُطِيعُوْا اَمْرَ السُّرْفِيْنَ ۝۱۵۱ ۝ الَّذِيْنَ

तो डरो अल्लाहको और कछा मानो मेरा (१५०) और न मानो हूजूल पर्योका हुकम (१५१) जो

يُفْسِدُوْنَ فِي الْاَرْضِ وَلَا يُصْلِحُوْنَ ۝۱۵۲ ۝ قَالُوْا اِنَّمَا اَنْتَ مِنَ

इसाड मयाअे जमीनमें, और दुरुस्त न करें (१५२) सब बोले, कि “तुम बस

السُّحْرٰى ۝۱۵۳ ۝ مَا اَنْتَ اِلَّا بَشَرٌ مِّثْلُنَا ۝۱۵۴ ۝ فَاتِّبٰٓءِ اِنْ كُنْتَ مِنَ

जादू किये हूअे हो (१५३) तुम हमारी ही तरह बशर हो. लाओ तो कोई निशानी अगर

الصّٰدِقِيْنَ ۝۱۵۵ ۝ قَالَ هٰذِهِ نٰقَةٌ لِّهٰمَا شَرِبَ وَلَكُمْ شَرِبٌ يَوْمَ تَعْلَمُوْنَ ۝۱۵۶ ۝

सख्ये हो” (१५४) जवाब दिया, कि “यह गीटनी है, अेक दिन उसका पीना है और अेक सुकरर दिन तुम्हारे पीनेका है (१५५)

وَلَا تَسُوْهَا بِسُوِّ فَيٰۤاْخُذْكُمْ عَذَابٌ يَوْمٍ عَظِيْمٍ ۝۱۵۷ ۝ فَعَقَرُوْهَا

और मत छूना उसको बुराईसे, कि पकडे तुम्हें बडे दिनका अजाब” (१५६) युनान्चे कौंचे काट दी उसकी,

فَاَصْبَحُوْا نٰدِمِيْنَ ۝۱۵۸ ۝ فَاَخَذَهُمُ الْعَذَابُ اِنَّ فِيْ ذٰلِكَ لَايَةً وَّ

तो सुबहकी उन्होंने पछताते (१५७) कि पकड लिया उन्हे अजाबने. बेशक उसमें ज़रूर निशानी है. और



مَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ إِنْ أَجْرِيَ إِلَّا عَلَى رَبِّ الْعَالَمِينَ ﴿۱۸۶﴾ أَوْفُوا

مैं नहीं खाहता तुमसे उस पर कोई बदला, मेरा पचाब बस रब्बुल आलमीन पर हें (१८०) पूरी नाप

الْكَيْلَ وَلَا تَكُونُوا مِنَ الْمُخْسِرِينَ ﴿۱۸۷﴾ وَزِنُوا بِالْقِسْطِ أَلْسِنَتِكُمْ

नापो, और कम नापनेवालोंसे मत बनो (१८१) और तोला करो सीधी डंडी (१८२)

وَلَا تَبْخَسُوا النَّاسَ أَشْيَاءَهُمْ وَلَا تَعْتُوا فِي الْأَرْضِ مُفْسِدِينَ ﴿۱۸۸﴾

और न कमी करो लोगोंकी चीजोंमें, और न झिरो जमीनमें फसाद मचाते (१८३)

وَاتَّقُوا الَّذِي خَلَقَكُمْ وَالْجِبِلَّةَ الْأُولَىٰ ﴿۱۸۹﴾ قَالُوا إِنَّمَا أَنْتَ مِنَ

और डरो उसे जिसने तुम्हें पैदा किया, और अगले लोगोंको (१८४) सब बोले “तुम बस

السُّعْرِينَ ﴿۱۹۰﴾ وَمَا أَنْتَ إِلَّا بَشَرٌ مِّثْلُنَا وَإِنْ نَطْنُكَ لَمِنَ الْكَذِبِينَ ﴿۱۹۱﴾

जादू मारे हो (१८५) और तुम हमारी ही तरह बशर हो, और हम समझते हैं तुम्हें जूटा (१८६)

فَأَسْقُطْ عَلَيْنَا كِسْفًا مِّنَ السَّمَاءِ إِنْ كُنْتَ مِنَ الصَّادِقِينَ ﴿۱۹۲﴾ قَالَ

गिरा तो हो हम पर कोई टुकड़ा आस्मानका, अगर सच्ये हो” (१८७) जवाब दिया, कि

رَبِّيَ أَعْلَمُ بِمَا تَعْمَلُونَ ﴿۱۹۳﴾ فَكَذَّبُوهُ فَأَخَذَهُم عَذَابٌ يَوْمَ الظُّلَّةِ ﴿۱۹۴﴾

मेरा परवरदिगार भुब जानता है जो तुम्हारे करतूत हैं” (१८८) तो जूटा दिया सबने उन्हें, तो पकड़ लिया उन्हें शामियाना वाले दिनके अजाबने.

إِنَّهُ كَانَ عَذَابٌ عَظِيمٌ ﴿۱۹۵﴾ إِنَّ فِي ذَلِكَ لَآيَةً وَمَا كَانَ أَكْثَرُهُمْ

बेशक वोड बडे दिनका अजाब था (१८९) बेशक उसमें ज़र निशानी है, और उनके बोडतेरे

مُؤْمِنِينَ ﴿۱۹۶﴾ وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ ﴿۱۹۷﴾ وَإِنَّ لَتَنْزِيلُ رَبِّ

ईमानवाले न थे (१९०) और बेशक तुम्हारा परवरदिगार ही ईज्जतवाला रहमवाला है (१९१) और बेशक यह ज़र रब्बुल आलमीनका

الْعَالَمِينَ ﴿۱۹۸﴾ نَزَلَ بِهِ الرُّوحُ الْأَمِينُ ﴿۱۹۹﴾ عَلَى قَلْبِكَ لِتَكُونَ مِنَ

उतारा हुवा है (१९२) उसको ले कर उतरे रूहुल अभीन (१९३) तुम्हारे दिल पर, कि डर

الْمُنذِرِينَ ﴿۲۰۰﴾ بِلِسَانٍ عَرَبِيٍّ مُّبِينٍ ﴿۲۰१﴾ وَإِنَّ لَفِي زُجُرِ الْأُولَىٰ ﴿۲०२﴾

सुनाने लगो तुम (१९४) साफ़ अरबी ज़बानमें (१९५) और बेशक इसका बयान अगली किताबोंमें है (१९६)

أَوْلَهُمْ يَكُنْ لَهُمْ آيَةٌ أَنْ يَعْلَمَهُ عُلَمَاءُ بَنِي إِسْرَائِيلَ ﴿۲०३﴾ وَلَوْ نَزَّلْنَاهُ

क्या नहीं है उनके लिये कोई निशानी ? कि जानते हैं उन्हें बनी ईस्राईलके उल्मा (१९७) और अगर हम उतारते

عَلَى بَعْضِ الْأَعْجَمِينَ ۱۹۸ فَقَرَأَهُ عَلَيْهِمْ مَا كَانُوا بِهِ مُؤْمِنِينَ ۱۹۹

ઉસકો કિસી ગૈરે અરબી પર (૧૯૮) ફિર વોહ પઢતા ઉસે ઉન પર, યહ લોગ ન માનતે (૧૯૯)

كَذَلِكَ سَلَكْنَاهُ فِي قُلُوبِ الْمُجْرِمِينَ ۲۰۰ لَا يُؤْمِنُونَ بِهِ حَتَّى يَرَوُا

ઈસી તરહ પિરો દિયા હે હમને જુટલાનેકો મુજરિમોકે દિલોંમેં (૨૦૦) વોહ ન માનેંગે ઉસે, યહાં તક કિ

الْعَذَابِ الْأَلِيمِ ۲۰۱ فَيَأْتِيَهُمْ بَغْتَةً وَهُمْ لَا يَشْعُرُونَ ۲۰۲ فَيَقُولُوا

દેખ લેં દુખવાલા અઝાબ (૨૦૧) તો વોહ આહી જાએગા ઉન પર અચાનક, ઓર વોહ બેખબર હોંગે (૨૦૨) તો ચિલ્લાએંગે

هَلْ مَحْنُ مُنْظَرُونَ ۲۰۳ أَفَبِعَذَابِنَا يَسْتَعْجِلُونَ ۲۰۴ أَفَرَأَيْتَ إِنْ

“કિ ક્યા હમેં મોહલત મિલેગી?” (૨૦૩) તો ક્યા હમારે અઝાબકી જલ્દી મયા રહે હેં (૨૦૪) તુમ્હી દેખો કિ અગર મોહલત

مَتَّعْنَاهُمْ سِنِينَ ۲۰۵ ثُمَّ جَاءَهُمْ مَا كَانُوا يُوعَدُونَ ۲۰۶ مَا أَغْنَىٰ عَنْهُمْ

દી હમને ઉન્હેં ચન્દ સાલકી (૨૦૫) ફિર આ ગયા ઉનકે પાસ જિસસે ડરાએ ગએ હેં (૨૦૬) તો ક્યા કામ દેગા ઉન્હેં

مَا كَانُوا يُسْتَعْوُونَ ۲۰۷ وَمَا أَهْلَكْنَا مِنْ قُرْيَةٍ إِلَّا لَهَا مُنْذِرُونَ ۲۰۸

જો રહને સહને દિયે ગએ (૨૦૭) ઓર નહીં બરબાદ ફરમાયા હમને કિસી આબાદીકો, મગર ઉસકે લિયે ડરાનેવાલે હૂએ (૨૦૮)

ذِكْرِي ۲۰۹ وَمَا كُنَّا ظَالِمِينَ ۲۱۰ وَمَا تَنْزَلَتْ بِهِ الشَّيْطَانُ ۲۱۱ وَمَا يَنْبَغِي

યાદ દહાનીકો.. ઓર હમ નહીં અંધેરવાલે (૨૦૯) ઓર નહીં ઉતાર લાએ ઉસકો શૈતાન (૨૧૦) ઓર ન વોહ ઈસ

لَهُمْ وَمَا يَسْتَطِيعُونَ ۲۱۲ إِنَّهُمْ عَنِ السَّمْعِ لَمَعَرُونَ ۲۱۳ فَلَا تَدْعُ

લાઈક હેં, ઓર ન વોહ કર સકેં (૨૧૧) બિલાશુબહ વોહ સુનનેસે હટા દિયે ગએ હેં (૨૧૨) તો ન દુહાઈ દો

مَعَ اللَّهِ إِلَهًا آخَرَ فَتَكُونُ مِنَ الْمَعْدُومِينَ ۲۱۴ وَأَنْذِرْ عَشِيرَتَكَ

અલ્લાહકે સાથ કિસી દૂસરે મા'બૂદકી, કિ અઝાબ દિયે જાઓ (૨૧૩) ઓર ડર સુનાઓ અપને કરીબી

الْأَقْرَبِينَ ۲۱۵ وَأَخْفِضْ جَنَاحَكَ لِئِنْ اتَّبَعَكَ مِنَ الْمُؤْمِنِينَ ۲۱۶

રિશ્તેદારોંકો (૨૧૪) ઓર ઝુકાદો અપને બાઝૂકો ઉનકે લિયે, જો તુમ્હારે પીછે પીછે ચલેં મુસલ્માન (૨૧૫)

فَإِنْ عَصَوْكَ فَقُلْ إِنِّي بَرِيءٌ مِمَّا تَعْمَلُونَ ۲۱۷ وَتَوَكَّلْ عَلَى الْعَرْشِ

અબ અગર તુમ્હારી નાફરમાની ઉન્હેંને કી, તો કેહદો કિ બિલાશુબહ મેં બેઝાર હૂં તુમ્હારે કરતૂતસે (૨૧૬) ઓર ભરોસા રખો ઈઝ્જતવાલે

الرَّحِيمِ ۲۱۸ الَّذِي يَرِيكَ حِينَ تَقُومُ ۲۱۹ وَتَقَلِّبُكَ فِي السُّجُودِ ۲۲۰

રહમવાલે પર (૨૧૭) જો નિગરાની ફરમાતા હેં તુમ્હારી જબ ખડે હોતે હો (૨૧૮) ઓર તુમ્હારી ઉલટ ફેરકો નમાઝિયોંમેં (૨૧૯)

إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ ۳۱ هَلْ أُنَبِّئُكُمْ عَلَىٰ مَن تَتَزَلَّلُ الشَّيَاطِينُ ۳۲

बेशक वोही सुननेवाला ईल्मवाला है (२२०) क्या मैं तुम्हें बताऊँ कि किस पर उतरते हैं शैतान (२२१)

تَتَزَلَّلُ عَلَىٰ كُلِّ أَفَّاكٍ أَثِيمٍ ۳۳ يُلْقُونَ السَّمْعَ وَكَثُرُهُمْ كَذِبُونَ ۳۴

उतरते हैं हर ईक़्तिरा परदाज गुनडगार पर (२२२) सुनी सुनाई केड डालते हैं, और उनमें ज़्यादातर जूटे हैं (२२३)

وَالشُّعْرَاءُ يَتَّبِعُهُمُ الْغَاوُونَ ۳۵ أَلَمْ تَرَ أَنَّهُمْ فِي كُلِّ وَادٍ يَهِيمُونَ ۳۶

और शाईर लोगोंकी पैरवी गुमराड लोग करते हैं (२२४) क्या तुमने न देखा कि वोड हर मैदानमें भडका करते हैं (२२५)

وَأَنَّهُمْ يَقُولُونَ مَا لَا يَفْعَلُونَ ۳۷ إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ

और बेशक वोड केडते हैं, जो भुद नहीं करते (२२६) मगर जो ईमान लाये और लियकत मन्दीके काम किये,

وَذَكَرُوا اللَّهَ كَثِيرًا وَانْتَصَرُوا ۳۸ مِنْ بَعْدِ مَا ظَلَمُوا وَسَيَعْلَمُ

और तजक़िरा किया अल्लाडका भडोत, और भदला लिया बा'द ईसके कि सताये गये. और जल्द ही जान

الذِّينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ ۳۹

लेंगे जिन्हींने सताया है, कि किस करवट पलटा भाते हैं (२२७)

سُورَةُ النَّمْلِ ۲۴ مَكِّيَّةٌ ۳۸

सूरअे नम्ल मक़िक़्या

नामसे अल्लाडके बडा महरबान भअशनेवाला

आयात ८३ रुकूअ ७

طَسَّ بِتِلْكَ آيَةِ الْقُرْآنِ وَكِتَابٍ مُّبِينٍ ۱ هُدًى وَبُشْرَىٰ

ता-सिन.. यह है आयतें कुरआनकी, और रौशन किताबकी (१) डिदायत और भुशभबरी

لِلْمُؤْمِنِينَ ۲ الَّذِينَ يُقِيمُونَ الصَّلَاةَ وَيُؤْتُونَ الزَّكَاةَ وَهُمْ

मान जानेवालोंके लिये (२) जो पाबन्दी करें नमाजकी, और दें जकात, और वोड

بِالْآخِرَةِ هُمْ يُوقِنُونَ ۳ إِنَّ الَّذِينَ لَا يُؤْمِنُونَ بِالْآخِرَةِ زَيَّاتٌ أَلَمْ

आभिरत पर यकीन रभें (३) बेशक जो न मानें आभिरतकी, तो अख़ा लगने दिया डमने उनकी निगाहोंमें

أَعْمَالُهُمْ فَهُمْ يَعْمَهُونَ ۴ أُولَٰئِكَ الَّذِينَ لَهُمْ سُوءُ الْعَذَابِ وَ

उनके करतूतोंकी, तो वोड मदडोश हैं (४) वोही हैं जिन्के लिये भुरा अजाब है, और

هُمْ فِي الْآخِرَةِ هُمُ الْآخْسَرُونَ ۵ وَإِنَّكَ لَتَلْقَىٰ الْقُرْآنَ مِنْ لَدُنِّ

वोही हैं आभिरतमें धाटेवाले (५) और बेशक तुम सिभाअे जाते हो कुरआनकी,

الذِّينُ

حَكِيمٍ عَلَيْهِ ٥ اِذْ قَالَ مُوسَى لِاهْلِيهِ اِنِّي اَنْتُمْ نَارًا سَاَتِيكُمْ

छिक्मतवाले ईल्मवालेकी तरफसे (६) जब कछा था मूसाने अपनी अडलियाकी भातिर, कि मुजे दिभ पडी हे आग. भछोत जल्द तुम्हारे

مِنْهَا خَيْرٌ اَوْ اْتِيَكُمْ بِشَهَابٍ قَبْسٍ لَّعَلَّكُمْ تَصْطَلُونَ ٦ فَلَمَّا جَاءَهَا

पास उसकी भभर लाता हूं, या ले आऊंगा तुम्हारे लिये यमकती थिंगारी, कि तुम ताप लो (७) युनांचे जब आये उस

تُودِي اَنْى بُورِكَ مَنْ فِي النَّارِ وَمَنْ حَوْلَهَا وَسُبْحٰنَ اللّٰهِ رَبِّ

आगके पास, तो पुकारा गया, कि "भुभारक हें, जो उस रौशनीमें हें, और जो उसके गिर्दा गिर्द हें, और पाकी हे अल्लाहकी, सारे

الْعٰلَمِيْنَ ٨ يٰمُوسٰى اِنَّهٗ اَنَا اللّٰهُ الْعَزِيْزُ الْحَكِيْمُ ٩ وَالْتَقِ عَصٰكَ ط

जडानका पालनेवाला." (८) ऐ मूस भेशक वाकेआ यही हे कि में ही अल्लाह हूं, ईज्जतवाला छिक्मतवाला (९) और डाल दो अपना असा.

فَلَمَّا رَاَهَا تَهْتَرُ كَاَنَّمَا جَانٌّ وَّلٰى مُدْبِرًا وَّلَمْ يُعَقِّبْ ط يٰمُوسٰى لَا

किर जब देभा उसे कि रेंगता हे, गोया कि वोह सांप हे, तो हट गये मुंड केर कर और मुड कर न देभा. ऐ मूस उर्रो

تَخَفْتِ اِنِّي لَا يَخَافُ لَدَيْ الْمُرْسَلِيْنَ ١٠ اِلَّا مَنْ ظَلَمَ ثُمَّ يَدَّبُرُ

नहीं.. भेशक में हूं कि नहीं उरते मेरे छोते, रसूल लोग (१०) भगर जिसने जुल्म किया, किर अगर नेकीका भदला

حُسْنًا بَعْدَ سُوءٍ فَرٰنِيْ عَفْوٌ رَّحِيْمٌ ١١ وَاَدْخَلَ يَدَكَ فِيْ جَيْبِكَ

दिया भुराईके भा'द, तो भेशक में भप्शनेवाला रडभ फरमानेवाला हूं (११) और डालो अपना हाथ अपने गिरेभानमें,

تَخْرُجُ بِيْضًا مِنْ غَيْرِ سُوءٍ فِىْ تِسْعِ آيٰتٍ اِلَى فِرْعَوْنَ وَقَوْمِهِ ط

निकलेगा सफेद रौशन, भगेर किसी ऐभके.. यह नौ भौ'जिजातमेंसे हे किरऔन और उसकी कौमकी तरफ.

اِنَّهُمْ كَانُوْا قَوْمًا فَسِيْقِيْنَ ١٢ فَلَمَّا جَاءَتْهُمْ الْاِيْتْنَا مُبْصِرَةً قَالُوْا هٰذَا

कि भिलाशुभ वोह नाफरमान लोग थे (१२) किर जब आ गई हमारी निशानियां उनके पास आंभें भोल देनेवाली, तो सब भोले,

سَحْرٌ مِّبِيْنٌ ١٣ وَجَحْدٌ وَّاِبْهًا وَّاَسْتَيْقَنَتْهَا اَنْفُسُهُمْ ظُلْمًا وَّعُلُوًّا ط

"कि यह भुला जादू हे" (१३) और उनके ईन्कार कर दिया, और यकीन रभते थे उनके दिल जुल्मव गुररसे.

فَاَنْظُرْ كَيْفَ كَانَ عٰقِبَةُ الْمُفْسِدِيْنَ ١٤ وَلَقَدْ اْتَيْنَا دَاوُدَ وَسُلَيْمٰنَ

तो देभ लो कि कैसे अ-जाम हुवा इसादियोंका (१४) और भेशक हमने दिया था दावूद व सुलैमानकी

عِلْمًا وَقَالَا الْحَمْدُ لِلّٰهِ الَّذِيْ فَضَّلَنَا عَلٰى كَثِيْرٍ مِّنْ عِبَادِهٖ

ईल्म. और दोनोंने भुला दिया कि सारी उम्ह अल्लाहकी, जिसने बडाई दी हमें, भोहतेरे अपने माननेवाले

١٤

الْمُؤْمِنِينَ ۱۵ وَوَرِكَ سُلَيْمَانَ دَاوُدَ وَقَالَ يَا أَيُّهَا النَّاسُ عُلِّمْنَا

بندوں پر” (۱۴) اور گدی پاٹ سوہمان لہنے داوؤڈکی، اور شاہی بولیا دیا، کی آہ لوگوں ہم سیکھاؤ

مَنْطِقَ الطَّيْرِ وَأَوْتَيْنَا مِنْ كُلِّ شَيْءٍ إِنَّ هَذَا لَهُ الْفَضْلُ الْبَیِّنُ ۱۶

گاہے ہیں پرنہکی بولی، اور ہمیں ہر شے سے کچھ اتنا فرما دیا گیا ہے۔ بیشک یہ بولیا بولنا ہے” (۱۴)

وَحُشِرَ لِسُلَيْمَانَ جُنُودُهُ مِنَ الْجِنِّ وَالْإِنْسِ وَالطَّيْرِ فَهُمْ يُوزَعُونَ ۱۷

اور ہکھلا دیئے گئے سوہمانکی پاتیر انکے لہکر، جنن اور انسان و پرنہ، تو روکے جاتے تھے ہکھ جانسے (۱۵)

حَتَّىٰ إِذَا تَوَّأَا عَلَىٰ وَادِ التَّنْمِلِ ۚ قَالَتْ نَسَلْتُ بِيَايُرُهَا النَّمْلُ ادْخُلُوا

یہاں تک کی آہے بھٹیکی واہی پر۔ بولی آہے بھٹی، کی آہے بھٹیو! دوس جاتو اپنے

فَسَبِكُمْ لَا يَحِطُّ بِكُمْ سُلَيْمَانٌ وَجُنُودُهُ ۚ وَهُمْ لَا يَعْلَمُونَ ۱۸

اپنے سوراہمیں، کی کھیل ن ڈالیں تمہیں سوہمان اور انکا سارا لہکر، انجانیہیں” (۱۶)

فَتَبَسَّ ضَاحِكًا مِّنْ قَوْلِهَا وَقَالَ رَبِّ أَوْزِعْنِي أَنْ أَشْكُرَ نِعْمَتَكَ

تو مسکرا دیئے سوہمان ہنسے بھٹے اسکی باتسے، اور دواکی، کی “پرورہیگارا مجھے توفیق دے کی شکر ادا کرتا رہے تیری

الَّتِي أَنْعَمْتَ عَلَيَّ وَعَلَىٰ وَالِدَيَّ وَأَنْ أَعْمَلَ صَالِحًا تَرْضَاهُ

نے’متکا، جو انعام فرمایا تیرے مجھ پر اور میرے ماں-باپ پر، اور یہ کی کرتا رہے لیاکتکے کام، کی تیرا جی رہے اس

وَأَدْخِلْنِي بِرَحْمَتِكَ فِي عِبَادِكَ الصَّالِحِينَ ۱۹ وَتَفَقَّدَ الطَّيْرِ

سے، اور داہیل رہ مجھکو اپنی رہمتسے اپنے اہلکھیت رہنےوالے بندوںمیں” (۱۷) اور ڈہلبالکی پرنہکی، تو

فَقَالَ مَالِيَ لَوْ أَرَىٰ الْهَدْيَ أَمْ كَانَ مِنَ الْغَائِبِينَ ۚ لَأُعَذِّبَنَّ ۲۰

بولے، کی کیا بات ہے کی میں نہیں ڈہم رہا ہوں بھٹہڈہکی، یا وہی گہراہیر ہے (۲۰) جڑر اسے ساہن

عَدَا أَبًا شَدِيدًا أَوْلَادًا ۚ اذْبَحَّتْهُ أَوْلِيَايَتِي بِسُلْطَنِ مُّبِينٍ ۲۱

سزا ڈےگا، یا لہڈ لہ کر ڈالےگا، یا وہی لے آہے میرے سامنے کوئی شہان و جہڈ (۲۱)

فَمَكَثَ غَيْرَ بَعِيدٍ فَقَالَ أَحَطَّتْ بِسَالِمٍ مُّحِطٍ بِهِ وَجِئْتُكَ مِنْ

بوناہے آا گیا وہی جہرہہہہ، ہیر اہککی، کی “میں نے ڈہم لیا جسکو آپنے نہیں ڈہما، اور میں لایا ہوں شہرے

سَبِيلِنِيَا يَقِينٍ ۲۲ اِنِّي وَجَدْتُ امْرَأَةً تَمْلِكُهُمْ وَأُوتِيَتْ مِنْ

سباہے یکینی ہتلیواہ (۲۲) میں نے پایا آہے اورتکو جو ان پر باہشاہی کرتی ہے، اور دی گئی ہے ہر بھ

كُلِّ شَيْءٍ ۚ وَلَهَا عَرْشٌ عَظِيمٌ ﴿۲۳﴾ وَجَدَتْهَا وَقَوْمَهَا يَسْجُدُونَ

سے کُछ न कُछ, और उसका तप्त बना है (२३) और मैं ने उसे पाया और उसकी कौमको, कि सज्दा करते हैं

لِلشَّيْءِ مِنْ دُونِ اللَّهِ وَزَيْنَ لَهُمُ الشَّيْطَانُ أَعْمَالَهُمْ فَصَدَّهُمْ

सूरजका न मुकाबला अस्वाहके, और भला लगा दिया उनकी निगाहोंमें शैतानने उनके करतूतोंको, तो रोक

عَنِ السَّبِيلِ فَهُمْ لَا يَهْتَدُونَ ﴿۲۴﴾ إِلَّا يَسْجُدُوا لِلَّهِ الَّذِي

दिया उन्हें राहसे, तो वोह राह नहीं पाते” (२४) क्यूं नहीं सज्दा करते अस्वाहका ? जो

يُخْرِجُ الْحَبَّ فِي السَّمَوَاتِ وَالْأَرْضِ وَيَعْلَمُ مَا تُخْفُونَ وَمَا

निकावे छुपी चीजोंको आस्मानों और जमीनमें, और जाने जो तुम छुपाओ और जो

تُعَلِّونَ ﴿۲۵﴾ اللَّهُ لَا إِلَهَ إِلَّا هُوَ رَبُّ الْعَرْشِ الْعَظِيمِ ﴿۲۶﴾ قَالَ

۲۶

जाहिर करो (२५) अस्वाह, नहीं है कोई मा'बूद, मगर वोही अर्श अजीमका रब है (२६) कैसेला किया, कि

سَنَنْظُرُ أَصَدَقْتَ أَمْ كُنْتَ مِنَ الْكَاذِبِينَ ﴿۲۷﴾ إِذْ هَبَّ بِكَيْتِي

“बड़ोत जल्द हम देख लेते हैं कि तू सच बोला, या झूठा है (२७) मेरा यह इरमान ले कर जा

هَذَا فَالْقَهْ إِلَيْهِمْ ثُمَّ تَوَلَّ عَنْهُمْ فَأَنْظُرْ مَاذَا يَرْجِعُونَ ﴿۲۸﴾ قَالَتْ

और उनकी तरफ डाल दे, फिर उनसे उट कर देख , कि क्या जवाबमें करते हैं” (२८) मलिकाअे सभा बोली,

يَأْتِيهَا الْمَلَكُ الْإِنِّي أَلْقَىٰ إِلَىٰ كِتَابٍ كَرِيمٍ ﴿۲۹﴾ إِنَّهُ مِنْ سُلَيْمَانَ وَ

“कि अे दरबारके सरदारो ! मेरे पास अेक मोअज़्ज़ल तहरीर डाली गई है (२९) और यह सुलैमानकी तरफसे है, और

إِنَّهُ بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ ﴿۳۰﴾ أَلَا تَعْلَمُونَ عَلَىٰ وَأُتُوْنِي مُسْلِمِينَ ﴿۳۱﴾

۳१

उसका मजमून है, कि “बिस्मिल्लाहिर्रहमानिर्रहीम (३०) यह कि मुज पर न बढे, और मेरे पास डाज़िर हो नियाजमन्द हो कर” (३१)

قَالَتْ يَا أَيُّهَا الْمَلَأُ أَفْتُونِي فِي أَمْرِي مَا كُنْتُ قَاطِعَةً أَمْرًا

बोली अे चौधरियो ! “बताओ मुझे मेरे इस मुआमलेमें, मैंने किसी मुआमलेका कर्ह कैसेला नहीं किया, यहां

حَتَّىٰ تَشْهَدُونَّ ﴿۳۲﴾ قَالُوا مَحْنُ أَوْلُوا قُوَّةً وَأَوْلُوا بِأَسْسِ شَيْبِيَّةٍ

तक कि तुम लोग डाज़िर हो” (३२) सब बोले, कि “हम जोरवाले और सप्त जंगजू हैं.

وَالْأَمْرُ إِلَيْكَ فَأَنْظُرِي مَاذَا تَأْمُرِينَ ﴿۳۳﴾ قَالَتْ إِنَّ الْمُلُوكَ إِذَا

और कैसेला तुम्हारे सपुई है, तो तुम्हें इप्तिहार है जो हुकम दे दो” (३३) बोली, कि “बादशाह लोग जब

دَخَلُوا قَرْيَةً أَفْسَدُوهَا وَجَعَلُوا أَعْرَظَهَا أَذًى لَّهَا ۖ وَكَذَلِكَ

داખیل ہوا کسی آبادی میں تو اٹل پلٹ دیا اوسے، اور کر ڈالا آبادی کے اڑتوالوں کو اڑیل، اور یھی کرتے

يَفْعَلُونَ ﴿۳۳﴾ وَإِنِّي مُرْسِلَةٌ إِلَيْهِمْ بِهَدِيَّةٍ فَنظِرَةٌ لِئِمَّ يَرْجِعُ

رہتے ہوں” (۳۳) “اور میں تو بھج رھی ہوں اُنکی تراف اےک توڈکا، کیر دہتی ہوں، کي کيا جواہ لاتے ہوں

الْمُرْسَلُونَ ﴿۳۴﴾ فَلَمَّا جَاءَ سُلَيْمَنَ قَالَ اتَّبِدْ وَتِنِ بِسَالٍ فَمَا

کاسید (۳۴) یونانچے جہ آیا کاسید سولیمان تک، اُنہوںنے کڈا “کي کيا مہری مدد کرتے ڈو مالسے؟ تو جہ

اَشْرَحَ اللَّهُ خَيْرٌ مِّمَّا أَشْرَحْتُمْ بَلْ أَنْتُمْ بِهَدِيَّتِكُمْ تَفْرَحُونَ ﴿۳۵﴾

دے رپا ڈے موزے اڈواڈنے، وود بےڈتر ڈے اوسسے جہ تومکو دے دیا ڈے، باڈکي توم لوگ تو اپنہ اوس توڈکے ٲر اتراتے ڈو (۳۵)

ارْجِعْ إِلَيْهِمْ فَلَنَأْتِيَنَّهُمْ بِجُنُودٍ لَّا قِبَلَ لَهُمْ بِهَا وَلَنُخْرِجَنَّهُمْ

واٲس لے جہا اُنکی تراف، اہم ڈم لاآگے اُنکے ٲاس آسے لاکر، کي موكاٲلا ن کر سکے وود جينکا، اور ڈم اڑر نيكال دےوے

مِنْهَا أَذًى ۖ وَهُمْ صَاغِرُونَ ﴿۳۶﴾ قَالَ يَا أَيُّهَا الْمَلَأُ أَيُّكُمْ يَأْتِينِي

اُنہے آبادی سے اڑیل کرکے، کي وود دہے لےوے ہوں” (۳۶) ڈوکم دیا، کي “آے مہرے دہباریو! توممے کون ڈے جہ لے آآے

بِعَرَشِهَا قَبْلَ أَنْ يَأْتُونِي مُسْلِمِينَ ﴿۳۷﴾ قَالَ عِفْرِيْتُكَ مِنَ الْجِنِّ

اوسکا تٲن، کٲل اوسکے کي وود گہدن ڈالے آآے” (۳۷) بولا اےک ڈےکڈ جينن،

أَنَا آتِيكَ بِهِ قَبْلَ أَنْ تَقُومَ مِنْ مَّقَامِكَ ۖ وَإِنِّي عَلَيْهِ لَقَوِيٌّ

کي “میں اوسے لے آآیگا، کٲل اوسکے کي آآٲ اوس دہبارسے اٹے. اور بيلاشوبڈ میں اوس ٲر کٲو رٲنہواوا

أَمِينٌ ﴿۳۸﴾ قَالَ الَّذِي عِنْدَهُ عِلْمٌ مِنَ الْكِتَابِ أَنَا آتِيكَ بِهِ

امانتدار ہوں” (۳۸) بولے وود، جينکے ٲاس نيشتہکا اٹم ٲا، کي “میں لاآیگا تومڈارے ٲاس

قَبْلَ أَنْ يَرْتَدَّ إِلَيْكَ طَرْفُكَ ۖ فَلَمَّا رَأَاهُ مُسْتَقَرًّا عِنْدَهُ قَالَ

اوسے، کٲل اوسکے کي اٲکے آآٲکی نياڈ. تو جہ دہا اوسے کي رٲا ڈے سامنہ، بولے، کي

هَذَا مِنْ فَضْلِ رَبِّي ۖ لِيَبْلُوَنِي ۖ أَشْكُرُ أَمْ أَكْفُرُ ۖ وَمَنْ شَكَرَ

“یہ مہرے ٲرٲرديگارکا کٲل ڈے.. کي موزے جہے کي شुकجوار رڈتا ہوں یا ناشুকي کرنے لگتا ہوں، اور جہ

فَأَنشَأْ يَشْكُرُ لِنَفْسِهِ ۖ وَمَنْ كَفَرَ فَإِنَّ رَبِّي غَنِيٌّ كَرِيمٌ ﴿۳۹﴾ قَالَ

شुकجوار رڈا، وود شुक کرتا ڈے اپنہ نكٲا. اور جيسنہ ناشুকي کي، تو بيلاشوبڈ مہرا رٲ بٲرٲرٲل کرماوا ڈے” (۳۹) ڈوکم دیا، کي

تَكْرُوَالِهَآ عَرْشَهَا نَنْظُرْ أَتَهْتَدِي أَمْ تَكُونُ مِنَ الَّذِينَ لَا

“उसकी देभी सूरत बदल दो, उसके तप्तकी, देभें कि पडथानती है या अज्ञान

يَهْتَدُونَ ﴿۷۱﴾ فَلَمَّا جَاءَتْ قَبِيلًا أَهَكَذَا عَرْشُكَ قَالَتْ كَأَنَّهُ هُوَ

रहती है” (४१) युना-चे जब वोड आरि, पूछा गया, कि “क्या ऐसा ही तेरा तप्त है ? बोली गोया यह वोही है.

وَأَوْتَيْنَا الْعِلْمَ مِنْ قَبْلِهَا وَكُنَّا مُسْلِمِينَ ﴿۷۲﴾ وَصَدَّاهَا مَا كَانَتْ

और हमें आपका धर्म पडले ही हो युका, और हम नियाल मन्ह हो युके (४२) और रोक रभा था उसको जिसे पूजा करती थी

تَعْبُدُ مِنْ دُونِ اللَّهِ إِنَّهَا كَانَتْ مِنْ قَوْمٍ كَافِرِينَ ﴿۷۳﴾ قِيلَ لَهَا

अल्लाहके मुकाबलेमें. भेशक वोड काकिर कौमसे थी (४३) उसे कडा गया,

ادْخُلِي الصَّرْحَ ۖ فَلَمَّا رَأَتْهُ حَسِبَتْهُ لُجَّةً وَكَشَفَتْ عَنْ سَاقِهَا

“कि सडनमें आओ,” तो जब उसने वोड सडन देभा, तो भयाल किया उसे गडरा पानी, और कपडा उढाया अपनी दोनों पिंडलियोंसे.

قَالَ إِنَّهُ صَرْحٌ مُّمَرَّدٌ مِنْ قَوَارِيرَ ۗ قَالَتْ رَبِّ إِنِّي ظَلَمْتُ

सुवेमान बोले “कि यह सडन है शीशा जडा हुवा”.. वोड बोली “परवरदिगारा में ने अंधेर कर रभा था

نَفْسِي وَاسْلَمْتُ مَعَ سُلَيْمَانَ لِلَّهِ رَبِّ الْعَالَمِينَ ﴿۷۴﴾ وَلَقَدْ

अपने डकमें, और मैंने गरदन जुका दी, सुवेमानके साथ अल्लाह रब्बुल आलमीनके लिये (४४) और भेशक

أَرْسَلْنَا إِلَى ثَمُودَ أَخَاهُمْ صَالِحًا أَنْ اعْبُدُوا اللَّهَ فَإِذَا هُمْ

भेजा हमने धमूडकी तरफ उनकी भिरादरीके सालेडको, कि लोगो भुदाको पूजे, तो उस वक्त वोड

فَرِيقًا يَخْتَصِمُونَ ﴿۷۵﴾ قَالَ يَقَوْمِ لِمَ تَسْتَعْجِلُونَ بِالسَّيِّئَةِ

हो किंके हो गअे लगडा करते (४५) उनहोंने कडा, कि “अे मेरी कौम, कयूं जल्दी मयाते हो भुराईकी

قَبْلِ الْحَسَنَةِ ۖ لَوْلَا تَسْتَغْفِرُونَ اللَّهَ لَعَلَّكُمْ تُرْحَمُونَ ﴿۷۶﴾ قَالُوا

भलाईसे पडले, कयूं नही मगिफरत मांगते अल्लाहसे, कि तुम रडम किये जाओ” (४६) सभ बोले,

اطَّيَّرْنَا بِكَ وَبِئْسَ مَعَكَ طَائِرُكُمْ ۖ عِنْدَ اللَّهِ بَلْ أَنْتُمْ

कि “हमने भुरा शगून लिया है तुमसे, और उनसे जो तुम्हारे साथ हैं”, जवाब दिया, कि “तुम्हारी भदशगूनी अल्लाहके कल्लेमें है, बाकि

قَوْمٌ تُفْتَنُونَ ﴿۷۷﴾ وَكَانَ فِي الْمَدِينَةِ تِسْعَةُ رَهْطٍ يُفْسِدُونَ

तुम लोग कित्नेमें गिरफ्तार किये गअे हो” (४७) और थे शहरमें नौ शम्स, कि इसाड मयाते

فِي الْأَرْضِ وَلَا يُصَابِحُونَ ﴿۳۸﴾ قَالُوا تَقَاسَمُوا بِاللَّهِ لَنُبَيِّتَنَّهُ

जमीनमें और दुरुस्तगी न यादते (४८) उन्होंने अल्लाहकी कसम भाई, बोले, कि “उम ज़रूर शबभून मारें

وَأَهْلَهُ ثُمَّ لَنَقُولَنَّ لِوَلِيِّهِ مَا شَهِدْنَا مَكْرَ تَا مَهْلِكِ أَهْلِهِ وَإِنَّا

गे उन पर, और उनके अपनों पर, फिर केह देंगे उनके उकदारसे, कि उम हाजिर न थे उनकी उलाकतके वक्त, और उम

لَصَادِقُونَ ﴿۳۹﴾ وَمَكْرُؤًا مَكَرًا وَمَكْرُؤًا مَكَرًا وَهُمْ لَا يَشْعُرُونَ ﴿۴०﴾

बिदकुल सत्ये हैं” (४८) वोह यदे अपनी याव, और उमने निकावी अपनी तोड, और वोह न ताड सके (५०)

فَانظُرْ كَيْفَ كَانَ عَاقِبَةُ مَكْرِهِمْ أَنَا دُفِرْنَاهُمْ وَتَوَلَّوْهُمْ أَجْمَعِينَ ﴿۴१﴾

तो देन लो, कि कैसे हुवा अन्जाम उनकी यावका, बेशक उमने भरभाह कर दिया उन्हें, और उनकी सारी कौमको (५१)

فَتِلْكَ بَيُّوتُهُمْ خَاوِيَةٌ بِسَاطِئِنَا إِنَّ فِي ذَلِكَ لَآيَةً لِّقَوْمٍ

युना-ये यड उनके घर हें गिरे पडे, बहला हे उसका जो अंधेर मया रभा था, बेशक उसमें ज़रूर निशानी हे उनके लिये

يَعْلَمُونَ ﴿۴२﴾ وَأَجْبَيْنَا الَّذِينَ آمَنُوا وَكَانُوا يَتَّقُونَ ﴿۴३﴾ وَلَوْ طَآئِدٌ

जो ठल्म रभते हें (५२) और भया लिया उमने उन्हें जो ठमान लाये और भौंड़ भाते थे (५३) और लूतको, जबकि

قَالَ لِقَوْمِهِ أَتَأْتُونَ الْفَاحِشَةَ وَأَنْتُمْ تُبْصِرُونَ ﴿۴४﴾ أَيُّكُمْ

कहा अपनी कौमको, “कि तुम लोग आते हो बेशर्मी पर, और तुम आंभ रभते हो (५४) क्या तुम आते हो

لَتَأْتُونَ الرِّجَالَ شَهْوَةً مِّنْ دُونِ النِّسَاءِ بَلْ أَنْتُمْ قَوْمٌ مُّجْرِمُونَ ﴿۴५﴾

मर्दाके पास मस्तीमें, औरतोंको छोड कर, बल्कि तुम लोग जहालत करते हो” (५५)

فَمَا كَانَ جَوَابَ قَوْمِهِ إِلَّا أَنْ قَالُوا أَخْرِجُو آلَ لُوطٍ مِّنْ قَرْيَتِكُمْ

तो न था उनकी कौमका जवाब, मगर यड , कि बोले कि “निकाल दो लूतके लोगोंको अपनी आभादीसे,

إِنَّهُمْ أَنَاسٌ يَّتَطَهَّرُونَ ﴿۴६﴾ فَأَجْبَيْنَا وَأَهْلَهُ إِلَّا فَرَأْتَهُ قَدَرْنَا

यड लोग भडे पाक रहते हें” (५६) तो भया लिया उमने उन्हें, और उनके अपनोंको मगर उनकी औरत कि तकदीर कर दी थी उमने

مِنَ الْعَدِيِّينَ ﴿۴७﴾ وَأَمْطَرْنَا عَلَيْهِمْ مَطَرًا فَسَاءً فَظَرَ السُّنْدَرِيِّينَ قُلِ الْحَمْدُ

उसकी पिछडने वालोंके साथ (५७) और भरसाया उमने उन पर भुभ ली, तो कैसे बुरी बारिश थी डराये जानेवालों पर (५८) तुम केह दो

لِلَّهِ وَسَلَامٌ عَلَىٰ عِبَادِهِ الَّذِينَ اصْطَفَىٰ اللَّهُ خَيْرٌ مَّا يُشْرِكُونَ ﴿۴८﴾

कि “सारी उमद अल्लाहकी, और सलामहे उसके भ-दों पर, जिनको उसने चुना.” क्या अल्लाह बेडतर हे या जिसको वोह लोग शरीक बनातेहें? (५८)